

आ.व. २०७६/०७७ को चौथो त्रैमासिकको वित्तिय वितरण

लेखा परिक्षण हुन बाँकी				
वासलात				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	६,२८४,९२३,६५३	५,६८१,००१,४५४	४,०४७,१९८,८६८
१.१	चुक्ता पूँजी	१,५०५,०००,०००	१,५०५,०००,०००	१,५०५,०००,०००
१.२	जगेडा तथा कोष	४४८,५६२,३६४	४४१,५२०,६४७	३६१,१८७,३८०
१.३	जीवन बीमा कोष	४,२८१,५२१,०२५	३,६८५,४२२,९५७	२,१४०,८७९,५५६
१.४	महा-विपत्ती जगेडा	४९,८४०,२६४	४९,०५७,८५१	४०,१३१,९३२
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	६,२८४,९२३,६५३	५,६८१,००१,४५४	४,०४७,१९८,८६८
२.१	स्थिर सम्पत्ती (खुद)	५८,७९७,२७५	६२,९६९,९१४	७४,८१०,९४१
२.२	दीर्घकालिन लगानी तथा कर्जा	२,६८१,०५०,९०७	२,६९९,६३९,२१५	१,४३७,६९८,२६४
२.३	बीमालेखको धितोमा कर्जा	७८९,३५८,९८९	७८२,५२२,०५६	२२१,२५४,१६४
२.४	खुद चालु सम्पत्ती (३-४)	२,७५५,७१६,४८३	२,१५५,८७०,२६८	२,३१३,४३५,४९९
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्चहरू	-	-	-
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-	-
३	चालु सम्पत्ती कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	३,६८९,५५०,६२९	२,७३५,१६६,४५६	२,९४२,७९२,४१९
३.१	नगद तथा बैक मौज्जात	२८४,३५०,०५५	३८,४९५,३६२	२७७,४३६,६०८
३.२	अल्पकालिन लगानी तथा कर्जा	२,८६५,८१०,८६४	२,१८०,४९६,२२८	२,२६४,३४५,३३९
३.३	अन्य सम्पत्ती	५६९,३८९,७१०	५१६,१७४,८६७	४०१,०१०,४७१
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	९३३,८३४,१४६	५७९,२९६,१८८	६२९,३५६,९२०
४.१	चालु दायित्व	५८३,९५६,३५५	२२३,०३७,२७९	३२८,७६८,८६२
४.२	असमाप्त जोखिम बापत व्यवस्था	२७८,०३९,४३०	३२०,००५,१६४	२५७,५४०,९१८
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७,०५४,४००	-	-
४.४	अन्य व्यवस्था	४४,७८२,९६१	३६,२५३,७४५	४३,०४७,१४०

नाफा-नोक्सान हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	२०३,०३४,९१६	१५४,७२०,८८६	१५०,४०८,३२६
१.१	आय व्यय हिसावबाट सारेको	७२,६३२,६७३	५१,७४४,८४५	४३,९९९,७५९
१.२	जीवन बीमा कोषबाट सारेको	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	१३०,४०२,२४४	१०२,९७६,०४१	१०६,४०८,५६७
१.४	व्यवस्था फिर्ता	-	-	-
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	१०५,९५१,६०१	६५,४६१,७००	८१,४१०,२४९
२.१	व्यवस्थापन खर्च	८७,७७१,५७८	५३,३९७,८२८	७१,१५६,७४१
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्चहरू	-	-	६५२,९५०
२.४	नोक्सानीको लागि व्यवस्था	७,७०१,५३८	२,८५२,८८५	२,७००,७५०
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	१०,४७८,४८५	९,२११,१८७	६,८९९,८०८
२.७	आयकर	-	-	-
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/(नोक्सान) (१-२)	९७,०८३,३१६	८९,२५९,१८५	६८,९९८,०७७

एकिकृत आय व्यय हिसाब				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	५,१७७,१०१,४४४	३,६९९,४६४,५०४	३,२९६,४७९,८५१
१.१	बीमाशुल्क (खुद)	४,५०२,२७०,७८२	३,१७१,४०५,४८०	२,९४०,०८७,८७८
१.२	पुनर्बीमा कमिशन आय	५,४२०,९४७	-	-
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	३४९,८६३,७५९	२२७,३६८,७९९	१८५,२१३,१०८
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	५६,५९९,२५३	३८,४१४,१६७	८,१६८,२२५
१.५	अन्य प्रत्यक्ष आय	५,४०१,७८५	४,७३५,१३९	५,२२२,३५६
१.६	त्रैमासिकको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	-	-	-
१.७	त्रैमासिकको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	२५७,५४०,९१८	२५७,५४०,९१८	१५७,७८८,२८३
२	व्यय (२.१ देखि २.१० सम्म)	२,९६३,८२७,३०२	२,१०३,१७९,२५७	१,५१२,५६७,२३८
२.१	दावी भुक्तानी (खुद)	९०६,४३२,४२९	६४८,५२५,१५६	४९,५९१,५५२
२.२	आभिकर्ता कमिशन	९०७,७३३,१०३	६१५,२१५,४८६	५२५,७४१,६३८
२.३	स्वास्थ्य परीक्षण शुल्क	८,०८४,०३०	५,९६८,६६५	७,७६२,३१३
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	४५,०२२,७०८	३१,७१४,०५५	२९,४००,८७९
२.६	अन्य प्रत्यक्ष खर्च	१,५१७,००३	१,१६७,२८२	२,११९,२६८
२.७	व्यवस्थापन खर्च	७८९,९४४,१९९	४८०,५८०,४५१	६४०,४१०,६७०
२.८	आयकर	-	-	-
२.९	त्रैमासिकको अन्त्यमा भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७,०५४,४००	-	-
२.१०	त्रैमासिकको अन्त्यमा असमाप्त जोखिम बापत व्यवस्था	२९८,०३९,४३०	३२०,००५,१६४	२५७,५४०,९१८
३	बचत (१-२)	२,२१३,२७४,१४२	१,५९६,२८८,२४६	१,७८३,९१२,६१३
३.१	जीवन बीमा कोषमा सारेको बचत/(नोक्सान)	२,१४०,६४१,४७०	१,५४४,५४३,४०१	१,७३९,९१२,८५४
३.२	नाफा नोक्सान हिसावमा सारेको बचत/(नोक्सान)	७२,६३२,६७३	५१,७४४,८४५	४३,९९९,७५९

अन्य विवरण				
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो त्रैमासिकको अन्त्यसम्ममा	अघिल्लो आव.को सम्बन्धित त्रैमासिकको अन्त्यसम्ममा
१	बीमाशुल्क आर्जन (कुल) (रकम रु. हजारमा) हालसम्म	८,५७७,४५३	७,१५०,५३७	३,९२९,८४७
२	बीमाशुल्क आर्जन (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)	४,६५२,८४५	३,३२२,९२९	३,०६४,७९१
३	बीमालेख (संख्यामा) (यस त्रैमास सम्ममा)*	९२,५४०	७३,८१७	६५,६०२
४	कुल दावी भुक्तानी रकम (रु. हजारमा) हालसम्म**	१,०१४,४६२	७५६,५५४	११५,३७६
५	कुल दावी भुक्तानी रकम (यस त्रैमास सम्ममा) (रकम रु. हजारमा)**	९०६,४३२	६४८,५२५	१०५,५७६
६	कुल दावी भुक्तानी (संख्यामा) हालसम्म*	२५१	२१६	१०४
७	कुल दावी भुक्तानी (संख्यामा) (यस त्रैमास सम्म)*	१५७	१२२	९५
८	भुक्तानी हुन बाँकी दावी रकम (रु. हजारमा)	७,०५४	-	-
९	भुक्तानी हुन बाँकी दावी संख्यामा	७	-	-
१०	कुल कायम रहेको बीमालेखको संख्या*	२७८,८२८	२६०,३६५	१३४,५९४
११	घोषित मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	४०-७०	४०-७०	४०-७०
१२	अन्तरिम मुनाफा (बोनस) को दर (.....देखि.....सम्म)	४०-७०	४०-७०	४०-७०

*वैदेशिक रोजगार बीमा व्यावसाय पुलको बीमालेखको संख्या गणना गरिएको छ ।
 **आर्थिक अवधि समाप्ति दावी भुक्तानी रकम समावेश गरिएको छ ।
 आ.व. २०७४/७५ को विमांकीय मूल्याङ्कन अनुसार वित्तिय विवरणमा समायोजन गरिएको छ । २०७५/७६ को विमांकीय मूल्याङ्कन र सो पश्चात हुन आउने प्रतिफलले प्रतिशेयर आम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुनेछ र पुन नयाँ बोनस दर कायम गरिनेछ ।
 कर योग्य आय गणना गर्दा ऋणात्मक हुन आएकोले कर बापतको व्यवस्था गरिएको छैन ।
 लेखा परिक्षण नभएका अंकहरू लेखा परिक्षण तथा नियमनकारी निकाय बीमा समितिको निर्देशन पश्चात हेर फेर हुन सक्नेछ ।
 कारोवार प्रारम्भ मिति: २०७४/०६/०६

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १४ नियम २६ को

उपनियम (१) सँग सम्बन्धित

आ.व. २०७६/०७७ को चौथो त्रैमासिक प्रतिवेदन

- वित्तिय विवरण**
 - क) कम्पनीको चौथो त्रैमासिक अवधिको वित्तिय विवरणहरू (लेखा परिक्षण हुन बाँकी) यसै साथ प्रकाशित गरिएको छ ।
 - ख) प्रमुख वित्तिय अनुपातहरू:
कम्पनीले सर्वसाधारण लाई शेयर जारी नगरेकाले सो सँग सम्बन्धित विश्लेषण तथा विवरण नभएको ।
- व्यवस्थापकीय विश्लेषण**
 - क) यस त्रैमासिक सम्ममा कम्पनीको कुल बीमा शुल्क (वैदेशिक रोजगार म्यादि बीमा समेत गरी) रकम रु. ४६५.९८ करोड रहेको छ । जुन गत वर्षको सतिह अवधिमा प्राप्त कुल बीमा शुल्क भन्दा ५३.०० प्रतिशतले बढि हुन गएको छ ।
 - ख) कम्पनीले नविनतम, आकर्षक र जनउपयोगी जीवन बीमा योजनाहरू ल्याई “जीवन अमूल्य छ, सुरक्षित गर्नुहोस्” भन्ने अभियानका साथ कारोवारको पहुँचलाई देशव्यापी बनाउने प्रक्रिया प्रारम्भ गरेको छ ।
 - ग) लघुबीमा लाई खासगरी ग्रामिण क्षेत्रमा सशस्त बनाउन ग्रामिण भेगमा शाखाहरूको पहुँच बढाउँदै ग्रामिण तह सम्म कम्पनीको पहुँच विस्तार गरिने छ ।
 - घ) यस चौथो त्रैमासिक अवधिमा कम्पनीको वित्तिय विवरणहरूमा प्रतिकुल असर पर्ने कुनै कार्य गरेको छैन ।
- कानुनी कारवाही सम्बन्धि विवरण**
यस अवधिमा कम्पनीले, कम्पनीको विरुद्ध, संस्थापक वा संचालकको विरुद्धमा कुनै मुद्दा दायर भएको छैन ।
- संगठित संस्थाको शेयर कारोवार सम्बन्धि विश्लेषण**
कम्पनीले सर्वसाधारण लाई शेयर जारी नगरेकाले सो सँग सम्बन्धित विश्लेषण तथा विवरण नभएको ।
- समस्या तथा चुनौती**
 - क) विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19 pandemic) ले पार्न सक्ने असर, देशमा आर्थिक मन्दी, क्रयशक्तिमा हास, जीवन बीमा सम्बन्धि सर्वसाधारणमा प्रयाप्त जानकारी नहुनु तथा बीमा क्षेत्रमा दक्ष जनशक्तीको कमी,
 - ख) लगानीको क्षेत्र सिमित हुनु,
 - ग) बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धाहरू ।
- संस्थागत सूत्रासन**
यस कम्पनीले विद्यमान कानून तथा नीति नियम र नियमनकारी निकायहरूबाट प्राप्त निर्देशन मुताबिक आफ्नो व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी बनाउन विभिन्न उप-समितिहरू गठन गरी व्यवसाय संचालन गर्दै आएको छ । कम्पनीले नियमित रुपमा आन्तरिक लेखा परिक्षण गराई र आन्तरिक लेखापरिक्षकको सुझावलाई कार्यान्वयन गरेको छ । कम्पनीले नियमनकारी निकायको निर्देशन अनुरूप विभिन्न नीति,नियम,निर्देशिका तथा दिग्दर्शन बनाई कम्पनीले कार्य सम्पादन गरेको छ ।
- सत्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणा**
आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।